



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय

जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)



सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र
सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम
सार्वजनिक गरिएको

२०७९ साउन, भदौ र असोज

सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण



२०७९ असोज ३१ गते



विषय सूची

| | |
|--|----|
| १. जिल्ला प्रशासन कार्यालयको स्वरूप र प्रकृति | १ |
| २. जिल्ला प्रशासन कार्यालयको काम कर्तव्य र अधिकार | १ |
| ३. जिल्ला प्रशासन कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण | ३ |
| ४. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा | ३ |
| ५. सम्पादन गरेको कामको विवरण | ५ |
| ६. जिल्ला प्रशासन कार्यालयबाट गरिएका अन्य विशेष कार्यहरु | ९ |
| ७. निकायको शाखा र जिम्मेवार अधिकारी सेवा प्रदान गर्ने, सम्बन्धित शाखा प्रमुख | ९ |
| ८. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि | १० |
| ९. निर्णय गर्ने प्रक्रिया र अधिकारी : | ११ |
| १०. निर्णय उपर उजुरी सुन्ने अधिकारी : | १२ |
| ११. कार्यालय प्रमुख र सूचना अधिकारीको विवरण | १२ |
| १२. आमदानी, खर्च तथा आर्थिक कारोवारसम्बन्धी अद्यावधिक विवरण: | १३ |
| १३. सूचनाको हक अन्तर्गत सूचनाको हक माग्ने र पाउनेको विवरण : | १३ |
| १४. कार्यालयको वेबसाईट, सामाजिक सञ्जाल र सम्पर्क विवरण | १३ |

सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) र (४) र नियमावली २०६५ को नियम ३ बमोजिम प्रकाशन गरिएको विवरण

आ.व.२०७८/०७९(२०७९ साल वैशाख देखि असार मसान्त सम्मको)

१. जिल्ला प्रशासन कार्यालयको स्वरूप र प्रकृति

मुलुकको दैनिक प्रशासन लगायत कानूनी राज्यको अवधारणालाई कार्यान्वयनमा ल्याई शान्ति-सुरक्षा, अमनचयन र सुशासन कायम गर्ने सन्दर्भमा गृह प्रशासनको महत्वपूर्ण भूमिका रहन्छ । वि.सं.२०२८ सालमा जारी भएको स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जिल्लाको गृह प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) को स्थापना भएको हो ।

यस जिल्लामा ३ वटा नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहहरू छन् भने यस अन्तर्गत ७३ वटा वडा कार्यालयहरू रहेका छन् । नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत रहेको यस कार्यालयले मूलतः जिल्लामा सुव्यवस्था, शान्ति सुरक्षा विपद् व्यवस्थापन, नागरिकता/राहदानी वितरण लगायत जिल्लाका विभिन्न कार्यालयहरूबीच संस्थागत समन्वय गर्दै, विकास निर्माणको अनुगमन र सार्वजनिक अपराध सम्बन्धी मुद्दाहरू कारवाही र किनारा लगाउने समेतका कार्यगर्दै नेपाल सरकारको प्रतिनिधिको रूपमा रही सार्वजनिक सेवा वितरण (Public Service Delivery) लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूतिगर्ने समेतका कार्यहरू गर्दछ ।

२. जिल्ला प्रशासन कार्यालयको काम कर्तव्य र अधिकार

- जिल्लाको शान्ति सुरक्षा सम्बन्धी कार्यहरू गर्ने
- स्थानीय प्रशासन सञ्चालन गर्ने
- नागरिकता सम्बन्धी सेवा प्रदान गर्ने
- राहदानी सम्बन्धी सेवाप्रदान गर्ने
- मुद्दा तथा ठाडो उजुरी सुनुवाई गर्ने
- हातहतियार इजाजत तथा नवीकरण सम्बन्धी सेवा प्रदान गर्ने
- संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा प्रदान गर्ने
- विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने
- अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी कार्य गर्ने
- सुशासन/सार्वजनिक सेवा प्रवाह सम्बन्धी कार्य गर्ने

- सवारी साधन संचालन सम्बन्धी कानूनको कार्यान्वयन गर्ने
- गैरसरकारी संघ संस्था दर्ता र नवीकरण गर्ने
- सरकारी वा सार्वजनिक जग्गामा संरक्षण गर्ने ।
- लागू औषध नियन्त्रण गर्ने
- कार्यालय निरीक्षण तथा अनुगमन गर्ने।
- बाल कल्याण तथा बाल अधिकार संरक्षण गर्ने ।
- भ्रष्टाचार नियन्त्रण गर्ने।
- कल्याण धन र बेवारिसी धनको व्यवस्थापन गर्ने।
- चिठ्ठा जुवा आदिको नियन्त्रण गर्ने।
- सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ सेवन सार्वजनिक अपराध आदिको नियन्त्रण गर्ने।
- मुआब्जा निर्धारण तथा वितरण गर्ने।
- पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस गर्ने
- जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पतिको रेखदेख,सम्भार र मर्मत गर्ने गराउने ।
- जिल्ला स्थित कारागारको अनुगमन,नियमन र नियन्त्रण ।
- द्वन्द प्रभावितको पहिचान तथा राहत वितरण ।
- नाता प्रमाणित ।
- निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन
- जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग ।
- राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण ।
- जिल्लामा संचालित विकास निर्माण कार्यमा सहयोग ।
- कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने
- जिल्ला भित्रको सार्वजनिक पार्टी,पौवा,धारा,कुवा,सत्तल,मन्दिर र धर्मशाला आदिको लगत राख्ने ।
- नेपाल सरकार र गृह मन्त्रालयबाट निर्देशित अन्य कार्यहरु



३. जिल्ला प्रशासन कार्यालयमा रहने कर्मचारीहरूको कार्य विवरण

| सि.नं | दर्जा | श्रेणी | संख्या | पूर्ति | रिक्त | कार्य विवरण |
|-------|-----------------------------|------------------|--------|--------------------|-------|--|
| १ | प्रमुख जिल्ला अधिकारी | रा.प.द्वितीय | १ | १ | - | जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रूपमा रही जिल्लामा शान्ति सुव्यवस्था, सुशासन र सुरक्षा व्यवस्था मिलाउने । |
| २ | सहायक प्रमुख जिल्ला अधिकारी | रा.प. तृतीय | १ | १ | - | प्रत्यायोजित अधिकार बमोजिम कार्य गर्ने । |
| ३ | नायब सुब्बा | रा.प.अनं.प्रथम | ४ | ४ | - | फाँट प्रमुख भई सम्बन्धित फाँटले गर्ने तोकिएका कार्य सम्पादन गर्ने |
| ४ | लेखापाल | रा.प.अनं.प्रथम | १ | १ | - | नियमानुसार लेखा सम्बन्धी श्रेस्ता राखेलेखापरीक्षण गराउने । |
| ५ | कम्प्युटर अपरेटर | रा.प.अनं.प्रथम | २ | २ | - | सूचना प्रविधि तथा कम्प्युटर सम्बन्धी कार्य गर्ने । |
| ६ | खरिदार | रा.प.अनं.द्वितीय | ४ | ४ | - | सम्बन्धित फाँट प्रमुखको मातहतमा रही तोकिएको कार्य गर्ने । |
| ७ | ह.स.चा. | श्रेणी विहिन | १ | १ | - | सवारी साधन चलाउने र आवश्यकतानुसार कार्यालयको अन्य कामकाज गर्ने । |
| ८ | कार्यालय सहयोगी | श्रेणी विहिन | ६ | १ स्थायी ५ करार | - | सरसफाई चिठी पत्र लगायतका कार्य गर्ने । |
| ९ | विवरण दर्ता अपरेटर | रा.प.अनं.प्रथम | १ | करार | - | राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सम्बन्धि कार्य |
| १० | दर्ता सहयोगी कर्मचारी | श्रेणी विहिन | १ | करार | - | राष्ट्रिय परिचय पत्रको विवरण दर्ताका लागी फाराम भर्ने र सरसफाई सम्बन्धि कार्य |
| | जम्मा | | २२ | २२ | ० | |

४. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा

क) स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी सेवा :

- नाम,थर वा उमेर आदि प्रमाणित ।
- नावालकको उमेर प्रमाणित ।
- पेन्सन तथा रहलपहल सिफारिस ।
- दलित आदिवासी जनजाति प्रमाणित , ।
- पत्रपत्रिका दर्ता ।

अधिकारी



- छापाखाना दर्ता।
- पारिवारिक विवरण प्रमाणित।
- नाता प्रमाणित।
- विविध कार्य।

ख) राहदानी सम्बन्धी सेवा:

- राहदानी फाराम संकलन।
- द्रुत सेवा (अभिलेख प्रमाणित)।
- राहदानी वितरण।
- MRP को विवरण संशोधन।

ग) नागरिकता सम्बन्धी सेवा:

- वंशजको आधारमा नागरिकताको प्रमाण पत्र वितरण।
- वैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र वितरण।
- नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वितरण।
- थर जन्म मिति संशोधन।

घ) मुद्दा तथा ठाडो उजुरी सम्बन्धी सेवा:

- गुनासो वा ठाडो उजुरी।

ङ) हातहतियार इजाजत तथा नवीकरण सम्बन्धी सेवा:

- हातहतियार इजाजतनवीकरण र स्वामित्व हस्तान्तरण ,नामसारी ,।

च) संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा :

- संस्था दर्ता।
- संस्था नवीकरण।
- संस्थाको विधान संशोधन।
- जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति।

छ) विपद् व्यवस्थापन सम्बन्धी सेवा:

- जिल्ला विपद् व्यवस्थापन समितिको बैठक व्यवस्थापन।
- विपद् सम्बन्धी कार्ययोजना निर्माण।
- विपद् जोखिम न्यूनीकरणका लागि तयारी।
- विपद् भएको क्षति विवरण संकलन।
- विपद् पीडित भएकाहरूलाई क्षतिपूर्ति एवं राहत वितरण तथा पुनस्थापना:।

ज) अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी सेवा:

अख्तियार दुरुपयोग सम्बन्धी उजुरी एवं निवेदनहरू उपर छानबिन।



५. सम्पादन गरेको कामको विवरण :

(२०७९ साउन देखि असोज मसान्त सम्मको)

| क्र.सं. | मुख्य क्रियाकलाप | बा.व.०७८-०७९ को उपलब्धी | | साउन, भदौ र असोज को उपलब्धी | | के. |
|---------|------------------------------------|-------------------------|--------|-----------------------------|--------|-----|
| | | परिमाण | एकाइ | परिमाण | एकाइ | |
| १ | नागरिकता/नाबालक विवरण | | | | | |
| | क) नया नागरिकता जारी | ९५४९ | जना | १०६७ | जना | |
| | ख) प्रतिलिपि नागरिकता जारी | ४८८१ | जना | ८३६ | जना | |
| | ग) नागरिकता त्याग | ० | जना | ० | जना | |
| | घ) नागरिकता रद्द | ४ | जना | ० | जना | |
| | ङ) नागरिकता बदर | ० | जना | ० | जना | |
| | च) नाबालक परिचयपत्र जारी | १९३ | जना | ८० | जना | |
| २ | द्वन्द्वप्रभावितका लागि राहत वितरण | | | | | |
| | क) राहत प्राप्त गर्ने संख्या | ४१ | जना | ० | | |
| | ख) वितरित राहत रु. | ११०८००० | रु. | ० | रु. | |
| ३ | प्रकोप व्यवस्थापन | | | | | |
| | क) प्रकोपबाट पीडित | ६८ | जना | ४४ | जना | |
| | ख) प्रकोप पीडितलाई राहत | १९१४४१७ | रु. | ११००२९२ | रु. | |
| ४ | वैदेशिक रोजगारी क्षतिपूर्ति | | | | | |
| | क. संख्या | १ | जना | १ | जना | |
| | ख. रकम | ३२७६७९ | रु. | २७६४७४.५९ | रु. | |
| ५ | सवारी दुर्घटना क्षतिपूर्ति | | | | | |
| | क. संख्या | ४ | जना | ० | | |
| | ख. रु. | १५००००० | रु. | ० | | |
| ६ | लागु औषधसम्बन्धी कारवाही | | | | | |
| | क) पक्राउ परेका व्यक्ति | १ | जना | ० | जना | |
| | ख) पक्राउ परेको लागु औषध परिमाण | १.८०० | ग्राम | ० | के.जी. | |
| | ग) मुद्दा चलाइएको सङ्ख्या | १ | जना | ० | जना | |
| ७ | शान्ति सुरक्षा | | | | | |
| | क) आपराधिक घटना | १३३ | संख्या | ३३ | संख्या | |
| | ख) अभियुक्त पक्राउ | १०३ | जना | १६ | जना | |
| | ग) मुद्दा चलाइएको | १२२ | जना | २४ | जना | |
| | घ) अपहरण घटना | ० | संख्या | ० | संख्या | |
| | ङ) हत्याका घटना | ३ | संख्या | १ | जना | |
| | च) हातहतियार खरखजाना जफत | १ | संख्या | ० | | |
| | छ) विशिष्ट व्यक्तिको भ्रमण | १२ | जना | ४ | जना | |

| | | | | | | | |
|----|---|----------|--------|------------|--------|--|--|
| ८ | सडक दुर्घटना | | | | | | |
| | क)सङ्ख्या | ९ | संख्या | ९ | संख्या | | |
| | ख)मृत्यु | ९ | जना | ९ | जना | | |
| | ग)घाइते सङ्ख्या | ५७ | जना | ० | जना | | |
| ९ | बजार नियमन | | | | | | |
| | क)अनुगमन | १२ | पटक | ३ | पटक | | |
| | ख)कारवाही | ० | संख्या | ६६८८९ | संख्या | | |
| १० | सीमा संरक्षण | | | | | | |
| | क)सीमा अतिक्रमण घटना | - | संख्या | ० | संख्या | | |
| | ख) गस्ती पेट्रोलिङ्ग | नियमित | संख्या | नियमित | पटक | | |
| | ग)समन्वय बैठक | ० | पटक | ० | पटक | | |
| ११ | तस्करी नियन्त्रण | | | | | | |
| | क)परिचालित गस्ती | नियमित | पटक | नियमित | पटक | | |
| | ख)पक्राउ परेको सामान | ० | संख्या | ० | संख्या | | |
| १२ | सूचनाको हक कार्यान्वयन | | | | | | |
| | क. सूचना माग भएको | २ | वटा | ० | वटा | | |
| | ख.सूचना उपलब्ध गराइएको | २ | वटा | ० | वटा | | |
| १३ | राहदानी | | | | | | |
| | क.ई. पासपोर्ट (जिल्लाबाट)जारी | ५२२ | | १३४४ | | | |
| | ख. द्रुत सिफारिस | २७६५ | संख्या | ० | संख्या | | |
| १४ | सिफारिस तथा प्रमाणित | | | | | | |
| | क) पेन्सन सिफारिस | ६ | वटा | ४ | वटा | | |
| | ख) विविध सिफारिस | ४३४ | वटा | १११ | वटा | | |
| | ग) आ.ज./दलित/खस/आर्य प्रमाणित | ४११ | वटा | १३५ | वटा | | |
| १५ | अनुगमन | | | | | | |
| | क) संघिय अन्तर्गतका कार्यालय | ३ | वटा | ३ | वटा | | |
| | ख) प्रदेश अन्तर्गतका कार्यालय | ४ | वटा | ० | वटा | | |
| | ग) स्थानीय तह अन्तर्गतका कार्यालय | ० | वटा | ० | वटा | | |
| | घ) जिल्ला प्रहरी कार्यालय तथा अन्तर्गतका कार्यालय, चौकी र पोष्ट | २१ | वटा | ८ | वटा | | |
| | ड) कारागार अनुगमन | १ | पटक | ० | पटक | | |
| १६ | राजस्व संकलन | | | | | | |
| | क) प्रशासनिक दण्ड जरिवाना, राहदानी दस्तुर, संस्था दर्ता तथा नविकरण, हातहतियार/विष्फोटक पदार्थ अनुमति इजाजत तथा नामसारी/नविकरण आदि | १२४३०८०२ | रु. | ६८१९९३९.१६ | रु. | | |

१७

मुद्दा दर्ता


| १७ मुद्दा दर्ता | | २० | वटा | २३ | वटा |
|--|--|----|-----|----|-----|
| क. सार्वजनिक हित र स्वास्थ्य सुरक्षा सुविधा नैतिकता विरुद्धको कसुर | | | | | |
| ख. सार्वजनिक अधिकारीको अख्तियारीको अवज्ञा सम्बन्धि कसुर | | ० | वटा | ० | वटा |
| ग. सार्वजनिक शान्ती विरुद्धको कसुर | | ० | वटा | १ | वटा |
| घ. जुवा सम्बन्धी कसुर | | १ | वटा | ० | वटा |
| ङ. सवारी ज्यान क्षतिपूर्ती | | १ | वटा | ६ | वटा |
| च. हातहतियार खरखजना सम्बन्धी कसुर | | ० | वटा | ० | वटा |
| छ. केही सार्वजनिक अपराध | | ० | वटा | ० | वटा |
| १८ मुद्दा फैसला | | १९ | वटा | १४ | वटा |
| क. सार्वजनिक हित र नैतिकता विरुद्धको कसुर | | | | | |
| ख. सार्वजनिक अधिकारीको अख्तियारीको अवज्ञा सम्बन्धि कसुर | | ० | वटा | ० | वटा |
| ग. सार्वजनिक शान्ती विरुद्धको कसुर | | ० | वटा | ० | वटा |
| घ. जुवा सम्बन्धी कसुर | | २ | वटा | ० | वटा |
| ङ. सवारी ज्यान क्षतिपूर्ती | | ५ | वटा | ३ | वटा |
| च. हातहतियार खरखजना सम्बन्धी कसुर | | ६ | वटा | ० | वटा |
| छ. केही सार्वजनिक अपराध | | ४ | वटा | ० | वटा |
| १९ उजुरी फर्छ्यौट र गुनासो संबोधन | | | | | |
| क. कार्यालयमा प्राप्त गुनासो संबोधन र ठाडो उजुरी | | | | | |
| दर्ता | | ९३ | वटा | ४२ | वटा |
| फर्छ्यौट | | ९३ | वटा | २६ | वटा |
| ख. अनियमितता एवं भ्रष्टाचारजन्य उजुरी | | | | | |
| दर्ता | | २४ | वटा | ३ | वटा |
| फर्छ्यौट | | २४ | वटा | ० | वटा |
| ग. नागरिकता सम्बन्धी उजुरी | | | | | |
| दर्ता | | ५ | वटा | २ | वटा |
| फर्छ्यौट | | ४ | वटा | १ | वटा |
| घ. उपभोक्ता हित विपरीतका कार्यहरु सम्बन्धी उजुरी | | | | | |
| दर्ता | | २ | वटा | १ | वटा |
| फर्छ्यौट | | २ | वटा | १ | वटा |
| ङ. सरकारी वा सार्वजनिक जग्गामा भएको अतिक्रमण सम्बन्धी उजुरी एवं गुनासो | | | | | |



जिल्ला अधिकारी

कार्यालय रुकुम (पश्चिम)

| | | | | | | |
|----|--|---------|-----|------|-----|--|
| | दर्ता | १ | वटा | | वटा | |
| | फर्छ्यौट | १ | वटा | | वटा | |
| २० | बैठक संचालन | | | | | |
| | क) जिल्ला सुरक्षा समितिको बैठक | ४१ | पटक | १० | पटक | |
| | ख) जिल्ला विपद् व्यवस्थापन समितिको बैठक | ६ | पटक | २ | पटक | |
| | ग) कार्यालय प्रमुख बैठक | १६ | पटक | ३ | पटक | |
| | घ) सूचना अधिकारी बैठक | ४ | पटक | १ | पटक | |
| | ङ) स्टाफ बैठक | १५ | पटक | ३ | पटक | |
| | च) घन्तर बैठक | १३ | पटक | १ | पटक | |
| | छ) जिल्ला दररेट निर्धारण समिति बैठक | १ | पटक | ० | पटक | |
| | ज) मुआवजा निर्धारण समिति बैठक | १ | पटक | ० | पटक | |
| | झ) अन्य विविध बैठक | १७ | पटक | २३ | पटक | |
| २१ | संघ संस्था, पत्रपत्रिका तथा हातहतियार | | | | | |
| | क. संघसंस्था दर्ता | १० | वटा | १ | वटा | |
| | ख. संघसंस्था नविकरण | ४४ | वटा | ८ | वटा | |
| | ग. पत्रपत्रिका दर्ता | ० | वटा | ० | वटा | |
| | घ. हातहतियार दर्ता | ० | वटा | ० | वटा | |
| | ङ. हातहतियार नविकरण | ५ | वटा | ६ | वटा | |
| | च. हातहतियार नामसारी | ० | वटा | ० | वटा | |
| | छ. विस्फोटक प्रदार्थ विस्फोटन गराउने सम्बन्धी इजाजत | ० | | १ | | |
| | ज. विस्फोटक प्रदार्थ विस्फोटन गराउने सम्बन्धी इजाजत नविकरण | ० | | २ | | |
| | झ. ड्रोन उडान अनुमति लिएका | ३ | वटा | ० | वटा | |
| २२ | राष्ट्रिय परिचय पत्र विवरण दर्ता | | | | | |
| | क. पुरुष | ८४१३ | जना | १०१० | जना | |
| | ख. महिला | २१४५ | जना | ४०८ | जना | |
| | ग. जम्मा | ४०३६ | जना | १४१८ | जना | |
| २३ | कोरोना मृतकका परिवारलाई राहत वितरण (प्रदेश सरकार) | | | | | |
| | क. संख्या | ४६ | जना | ० | जना | |
| | ख. वितरित राहत रु. | ४६००००० | रु. | ० | रु. | |



आधिकारी

६. जिल्ला प्रशासन कार्यालयवाट गरिएका अन्य विशेष कार्यहरू



- क. विकास निर्माणको अनुगमन र समन्वय गरी जिल्लाका विकास आयोजना कार्यसम्वन्धनमा सहजीकरण गरिएको ।
- ख. दुई वटा सरकारी कार्यालय अनुगमन गरिएको ।
- ग. तिन वटा ईलाका प्रहरी कार्यालय अनुगमन निरीक्षण गरिएको ।
- घ. तिन पटक बजार अनुगमन गरिएको ।
- ङ. यस अघि शुरू गरिएका सेवा प्रवाह सुधार तथा सुशासन प्रवर्धन सम्बन्धी कार्यलाई निरन्तरता दिइएको ।
- च. सूचना अधिकारी बैठक नियमित संचालन गरिएको ।
- छ. स्थानीय विपद् व्यवस्थापन समितिलाई चलाएमान बनाउन यस जिल्लाको चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिका सँग सम्बन्धीत स्थानीय तहमानै गई समन्वय बैठक संचालन गरिएको ।

७. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख

| सि.नं | शाखाको नाम | पद | जिम्मेवार पदाधिकारी | कार्य विवरण |
|-------|--|-----------------------------|---------------------|---|
| १ | प्रमुख जिल्ला अधिकारी ज्यूको कार्यकक्ष | प्रमुख जिल्ला अधिकारी | परमानन्द घिमिरे | प्रमुख जिल्ला अधिकारीको रूपमा जिल्लाको सुरक्षा व्यवस्थापन र अन्य प्रशासनिक नेतृत्व गर्ने |
| २ | सहायक प्रमुख जिल्ला अधिकारी ज्यूको कार्यकक्ष | सहायक प्रमुख जिल्ला अधिकारी | प्रेम जि.एम. | सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्य गर्ने |
| ३ | स्थानीय प्रशासन / शान्ति सुरक्षा | नायव सुब्बा | बिरेन्द्र विष्ट | जिल्लाको समग्र सामान्य प्रशासनसंचालन, कर्मचारीप्रशासन सम्बन्धी आन्तरिकव्यवस्थापन, विपद् व्यवस्थापन र शान्ति सुरक्षा सम्बन्धी सम्पूर्ण कार्य |
| | | कम्प्युटर अपरेटर | जयराम के.सी. | |
| | | का.स. | बिनाराम खड्का | |
| ४ | मुद्दा शाखा | खरिदार | देवबहादुर वली | मुद्दा दर्ता, मुद्दा व्यवस्थापन ठाडो उजुरी तथा गुनासो उपर कारवाही र सिफारिस । |
| | | खरिदार | एकेन्द्रा घर्ती | |
| ३. | नागरिकता शाखा | नायव सुब्बा | जितविर विष्ट | वंशज, जन्मको आधारमा नागरिकता प्रदान गर्ने अंगीकृत नागरिकताका हकमा प्रकृया पुरा गरी पेश गर्ने । नाबालक परिचय पत्र जारी गर्ने । |
| | | नायव सुब्बा | तुलविर के.सी. | |
| | | कम्प्युटर अपरेटर | दिलिप वि.सी. | |
| | | खरिदार | अनिता देवकोटा | |
| | | का.स. | जसविर खत्री | |

| | | | | |
|---|---|--------------------------|-------------------|--|
| ५ | राहदानी शाखा | नायब सुब्बा | यमा के.सी. बुढा | राहदानी फाराम संकलन, तयारी राहदानी वितरण |
| | | का.स. | खिमबहादुर के.सी. | |
| ६ | आर्थिक प्रशासन शाखा | लेखापाल | शुसिला खड्का दहाल | राजेश्वर आर्थिक कारोबार सम्बन्धी कार्य |
| ७ | राष्ट्रिय परिचय पत्र विवरण दर्ता स्टेशन | विवरण दर्ता अपरेटर | गोपीलाल शर्मा | राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सम्बन्धि कार्य |
| | | दर्ता सहयोगी कर्मचारी | अर्जुन विष्ट | |

८. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

(नागरिक बडापत्रानुसार)

| सि.नं. | प्रदान गरिने सेवा | लाग्ने दस्तुर रु | लाग्ने अवधि | कैफियत |
|--------|---|---|-------------------------|--------|
| १ | वंशजको आधारमा नयाँ नेपाली नागरिकताको प्रमाण पत्र वितरण | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| २ | नागरिकताको प्रतिलिपि वितरण | रु १३१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| ३ | वैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र वितरण | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| ४ | राहदानी फाराम संकलन | नावालक रु २५००१- साधारण रु ५००० (पून: बनाउँदा दोब्बर) | प्रक्रिया पुगेकै दिन | |
| ५ | द्रुत सेवा अभिलेख प्रमाणित | - | प्रक्रिया पुगेकै दिन | |
| ६ | राहदानी वितरण | - | तुरुन्त | |
| ७ | गुनासो वा ठाडो उजुरी | रु १०१- को हुलाक टिकट | यथाशीघ्र | |
| ८ | नाम, थर उमेर आदि प्रमाणित | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| ९ | नावालकको उमेर प्रमाणित | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| १० | पेन्सन तथा रहलपहल सम्बन्धी सिफारीस | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| ११ | संस्था दर्ता | रु १,०००१- | प्रक्रिया पुगेकै दिन | |
| १२ | संस्था नवीकरण | रु ५००१- | प्रक्रिया पुगेकै | |

| सि.नं. | प्रदान गरिने सेवा | लाग्ने दस्तुर रु | लाग्ने अवधि | कैफियत |
|--------|---|--|--------------------------------|--------|
| १३ | संस्थाको विधान संशोधन | रु १०१- को हुलाक टिकट | दिन प्रक्रिया पुगेकै दिन | |
| १४ | जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| १५ | दलित आदिवासी जनजाती सिफारिस | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| १६ | पत्रपत्रिका दर्ता | दैनिक १,०००।- अर्ध साप्ताहिक ७०० साप्ताहिक ५००।- पाक्षिक ३००।- मासिक २००।- | प्रक्रिया पुगेकै दिन | |
| १७ | छापाखाना दर्ता | रु १,०००।- | प्रक्रिया पुगेकै दिन | |
| १८ | हातहतियार नामसारी | रु १,०००।- | प्रक्रिया पुगेकै दिन | |
| १९ | थर जन्म मिति संशोधन | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| २० | नाता प्रमाणित | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुगेकै दिन | |
| २१ | क्षतिपूर्ति एवं राहत वितरण | रु १०१- को हुलाक टिकट | प्रक्रिया पुर्‍याएर | |
| २२ | सार्वजनिक अपराध सम्बन्धी मुद्दा | रु १०१- को हुलाक टिकट | कानून बमोजिम | |
| २३ | अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा | रु १०१- को हुलाक टिकट | यथाशीघ्र | |
| २४ | अन्य मुद्दा | रु १०१- को हुलाक टिकट | यथाशीघ्र | |

९. निर्णय गर्ने प्रक्रिया र अधिकारी :

क) निर्णय गर्ने प्रक्रिया : सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ र नियमावली २०६५, सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवं सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगायत प्रचलित कानूनबमोजिम ।

ख) निर्णय गर्ने अधिकारी :

- प्रमुख जिल्ला अधिकारी ।
- सहायक प्रमुख जिल्ला अधिकारी: प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम

जिल्ला अधिकारी

१०. निर्णय उपर उजुरी सुन्ने अधिकारी :

- प्रचलित कानून बमोजिम ।

११. कार्यालय प्रमुख र सूचना अधिकारीको विवरण:

क) कार्यालय प्रमुख :

- नाम : परमानन्द घिमिरे
- पद : प्रमुख जिल्ला अधिकारी
- सम्पर्क नं. : ९८५७८३७७७७

ख) सूचना अधिकारी :

- नाम : प्रेम जि.एम.
- पद : सहायक प्रमुख जिल्ला अधिकारी
- सम्पर्क नं. : ९८५७८२००९०

१३. सूचनाको हक अन्तर्गत सूचनाको हक माग्ने र पाउनेको विवरण :

१. स्थानीय सञ्चार माध्यम/पत्रकारहरूसंग नियमित भेटघाट, अन्तर्क्रिया हुनेगरेको ।
२. सूचनाको हक सम्बन्धी माग भएका विवरण सोहि दिन उपलब्ध गराईएको ।

१४. कार्यालयको वेबसाईट, सामाजिक सञ्जाल र सम्पर्क विवरण

कार्यालयको वेब साईट: <https://daorukumwest.moha.gov.np>

कार्यालयको सामाजिक संजाल : www.facebook.com/daorukumwest56

कार्यालयको सम्पर्क नं. : ०८८-५३००९०

०८८-५३००४०

कार्यालयको इमेल ठेगाना : daorukum@gmail.com

daorukum@moha.gov.np

नाम थर : प्रेम जि.एम.

पद : सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी

मोबाइल नं.- ९८५७८२००९०



प्रमुख जिल्ला अधिकारी